

गोरखापत्र कर्पोरेशन नियमहरू, २०२१

नेपाल राजपत्रमा प्रकाशित मिति

२०२१।१।२६

गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यी नियमहरू बनाएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “गोरखापत्र कर्पोरेशन नियमहरू, २०२१” रहेको छ।

(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा-

(क) “ऐन” भन्नाले गोरखापत्र कर्पोरेशन ऐन, २०१९ लाई सम्झनुपर्छ,

(ख) “शेयर” भन्नाले कर्पोरेशनको निर्धारित शेयर सम्झनुपर्छ,

(ग) “लाभाँश” भन्नाले शेयरमा मुनाफाको रूपमा दिइने रकम सम्झनु पर्छ, र यो शब्दले बोनसलाई समेत जनाउँछ,

(घ) “प्रतिनिधि” भन्नाले रीतपूर्वक अधिकार प्राप्त प्रतिनिधि सम्झनु पर्दछ,

(ङ) “सचिव” भन्नाले समितिको सचिव भै काम गर्ने म्यानेजिङ्ग डाइरेक्टरलाई जनाउँछ।

परिच्छेद-२

सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू

३. सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू : (१) प्रत्येक सञ्चालकलाई समितिको सभामा भाग लिई गरेको सेवा वापत पारिश्रमिकको रूपमा तीस रुपैयाँ कर्पोरेशनको कोषबाट दिइनेछ।

(२) काठमाडौं उपत्यका बाहिर तत्काल बसोबास गर्ने कुनै सञ्चालकलाई समितिको सभामा भाग लिन वा कर्पोरेशनको काममा सो इलाकामा आउँदा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत सरह दैनिक भत्ता, भ्रमण भत्ता र उपनियम (१) मा लेखिएको पारिश्रमिक कर्पोरेशनले दिन दिलाउन सक्नेछ।

(३) सञ्चालकहरूलाई कर्पोरेशनको अरू सेवामा बोलाइएमा निजहरूलाई कर्पोरेशन र निजहरूको बीच हुने सम्झौता अनुसार माथिका उपनियमहरूमा लेखिएको पारिश्रमिकको अतिरिक्त अरू थप रकम दिइनेछ ।

(४) माथिका उप-नियमहरूमा लेखिएका पारिश्रमिकको अतिरिक्त सञ्चालकले अख्तियार पाएबमोजिम समय समयमा कर्पोरेशनको व्यवसाय कारोवार र त्यसको व्यवस्थाको निमित्त तिरी वा खर्च गरी विवरण पेश गरेमा मनासिब देखिए जति अङ्क निजलाई भर्ना दिइनेछ ।

(५) यी नियमहरूमा जेसुकै लेखिएको भएतापनि सल्लाहकारले कर्पोरेशनको काममा भ्रमण गर्नु पर्दा सञ्चालकलाई सरह दैनिक भत्ता र भ्रमण भत्ता निजलाई समितिले दिन दिलाउन सक्नेछ ।

४. **रजिष्टर राख्ने** : सञ्चालकले काम गरेको छोटकरी विवरण र रेकर्डको लागि समितिले प्रधान कार्यालयमा एक रजिष्टर राख्नु पर्नेछ ।

परिच्छेद-३

समितिको सभा र कार्यविधि

५. **समितिको सभा** : समितिको अध्यक्षले चाहेको बखत समितिको सभा बोलाउन सक्नेछ । तर त्यस्तो सभा वर्षमा ६ पटकभन्दा घटी हुनेछैन । समितिको सभाको कार्यसूची सहित सभा हुने स्थान र समयको सूचना साधारणतः सभाहुने अठचालीस घण्टा अगावै प्रत्येक सञ्चालकलाई तत्काल बसोबास गर्ने घरको ठेगानामा लिखित रूपमा पठाउनु पर्नेछ ।
६. **गणपूरक संख्या (कोरम) नपुगेमा अर्को सभा बोलाउने** : गणपूरक संख्या नपुगेको कारणबाट समितिको सभा बस्न नसकेमा समितिको अर्को सभा अध्यक्षले तोकेको दिन समय र स्थानमा बस्नेछ ।
७. **समितिको कारवाई** : (१) समितिले आफ्नो सभामा कार्यसूचिमा परेको कुरामा छलफल गर्नेछ ।

(२) कुनै सञ्चालकले कार्यसूची बाहिरको कुरा छलफल गर्न चाहेमा उपस्थित सबै सञ्चालकहरूको स्वीकृति लिई गर्न सकिनेछ ।

(३) सभाको प्रत्येक प्रश्नको निर्णय साधारण बहुमतबाट हुनेछ । तर मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ ।

८. माइन्टुट किताबहरू राख्ने : समितिले साधारण सभाहरूको निर्णय र आफ्नो सभामा पास भएको कुरा छुट्टा छुट्टै माइन्टुट किताबमा चढाइ हिफाजतसाथ राख्नुपर्छ ।
९. शेयरहोल्डरद्वारा निरीक्षण : समितिले साधारण सभाको माइन्टुट किताबलाई कार्यालयको समय जुनसुकै बखत पनि शेयरहोल्डरले निरीक्षण गर्न पाउने गरी खुला राख्नुपर्छ ।

परिच्छेद-४

साधारण सभा, विशेष साधारण सभा र कार्यविधि

१०. साधारण सभा बोलाउने समय : (१) कर्पोरेशनको साधारण सभा बोलाउँदा सबै शेयरहोल्डरहरूलाई सभा हुने स्थान, दिन, समय र कार्यहरूको विवरण सहितको लिखित सूचना कमसेकम १० दिन अगावै दिनुपर्छ ।
- (२) उपनियम (१) बमोजिम कुनै शेयरहोल्डरहरूलाई सभा हुने सूचना आकस्मिक कारणवश छुटेको वा कुनै शेयरहोल्डरले सभाको सूचना नपाएको कारणले कुनै सभामा भएको काम कारवाई अमान्य हुनेछैन ।
११. साधारण सभाको काम : लाभ हानीको हिसाब व्यालेन्सिट कर्पोरेशन र लेखा परीक्षकहरूको प्रतिवेदन लिने र त्यस उपर विचार गर्ने पालो पालो गरी अवकाश लिने सञ्चालकहरूको स्थानमा अर्को सञ्चालकहरू नियुक्ति गर्ने अडिटरहरू नियुक्ति गर्ने र तिनहरूको मेहनताना निर्धारित गर्ने लाभाश घोषित गर्ने र वार्षिक साधारण सभाद्वारा गर्नु पर्ने भनी लेखिएका अरू सबै कार्यहरू सम्पादन गर्ने काम वार्षिक साधारण सभाको हुनेछ ।
१२. साधारण सभाको अध्यक्ष : प्रत्येक साधारण सभामा समितिको अध्यक्षले अध्यक्षता गर्न पाउनेछ । त्यस्तो कुनै अध्यक्ष नभएमा वा कुनै सभामा बैठक हुन तोकिएको समयले १५ मिनेटसम्म पनि निज उपस्थित नभएमा वा उपस्थित भएपछि अध्यक्षता गर्न इच्छुक नभएमा उपस्थित शेयरहोल्डरहरूले अर्को सञ्चालकलाई सो सभाको निमित्त अध्यक्ष छान्ने छन् । सबै सञ्चालकहरू उपस्थित नभएमा वा उपस्थित भएपछि अध्यक्षता गर्न इच्छुक नभएमा उपस्थित शेयरहोल्डरले आफूमध्ये एक जनालाई अध्यक्ष छान्नेछन् ।
१३. गणपूरक संख्या नपुगेको समयमा सभा स्थगित गर्ने : साधारण सभाको निमित्त तोकिएको समयले आधा घण्टा पछाडिसम्म पनि आवश्यक गणपूरक संख्या नपुगेमा अध्यक्षले आवश्यकता अनुसार अर्को पटक बस्ने गरी सभा स्थगित गर्नेछ ।

१४. **प्रस्ताव राख्ने तरीका र निर्णय गर्ने** : (१) साधारणतः साधारण सभामा प्रस्ताव उपर हात उठाएर निर्णय गरिनेछ। तर त्यसरी हात उठाएर मतदान गर्नु भन्दा अगावै बहुसंख्यक शेयरहोल्डरहरूले गुप्त मत दिने माग गरेमा भने सोहि बमोजिम गर्नु पर्दछ। कुनै प्रस्ताव हातहरू उठाएर सर्वसम्मतिबाट वा बहुमतबाट पास भएको वा अस्वीकृत भएको कुरा अध्यक्षले घोषित गरी सो कुरा सभाको माइन्ट कितावमा चढाइ पछि सो कुराको अन्तिम प्रमाण हुनेछ। त्यस्को लागी प्रस्तावको पक्ष वा विपक्षमा दिइएका मतहरूको संख्या र अनुपात बारे कुनै प्रमाणको रेकर्ड राख्नु पर्दैन।

(२) उप-नियम (१) मा लेखिए बमोजिम गुप्त मतदानको माग गरिएमा त्यस्तो मतदान सभाको अध्यक्षले निर्देशन गरे बमोजिमको तरीका अनुसार सोही बमोजिमको समय र स्थानमा तुरुन्त वा केही मध्यान्तर पछि वा बढीमा ४८ घण्टा सम्मको सभा स्थगन पछि लिइनेछ र सो मतदानको नतीजालाई सभाको निर्णय मानिनेछ।

१५. **मत गणना गर्नेको नियुक्ति** : शेयरहोल्डरहरूले गुप्त मतदानको माग गरेमा मतहरूको गणना गर्ने र त्यसको प्रतिवेदन अध्यक्ष छेउ पेश गर्नको निमित्त २ जना मतगणना गर्ने व्यक्तिहरू नियुक्ति गर्नु पर्छ। मतदानको नतीजा निकाल्नु भन्दा अगाडि कुनै पनि बखत अध्यक्षले मत गणना गर्नेलाई सो पदबाट हटाउन पाउने र त्यसरी हटाएकोमा रिक्त स्थानको पूर्तिगर्न पाउछ। तर मत गणना गर्न एकजना व्यक्ति साधारण सभामा उपस्थित शेयरहोल्डरहरू मध्ये कुनै एक शेयरहोल्डर (सञ्चालक नभएको) हुनेछ।

१६. **साधारण सभा स्थगित गर्ने अधिकार** : साधारण सभाको अध्यक्षले मनासिब कारण भएमा सो सभालाई अर्को समय र स्थानको निमित्त स्थगित गर्न सक्नेछ।

तर एक सभामा राखिएको काम कार्यहरू नसिद्धिई अर्को पटक बस्ने गरी सभा स्थगित गरिएमा अघिल्लो सभामा नसिद्धिई बाँकि रहेका काम कार्यहरू बाहेक अरू कुनै कार्य सम्पादन गर्न सकिनेछैन।

१७. **सभा स्थगित नगरी कुनै गुप्त मत दिने** : सभाको अध्यक्षको चुनावमा वा सभा स्थगनको प्रश्नमा रीतपूर्वक गुप्त मतदान माग गरिएमा सभा स्थगन नगरी सोही सभामा मत लिइनेछ।

१८. **गुप्त मतदान लिने मागबाट काम कार्य नरोकिने** : गुप्त मत लिने माग भएमा सोही माग सम्बन्धी प्रश्न बाहेक अरू काम कार्यहरू सम्पन्न गर्नको निमित्त सभालाई आफ्नो काम चालू गर्न वाधा पुऱ्याउने छैन।

१९. विशेष साधारण सभा बोलाउने : समितिले निकालेको शेयर पूँजीका कम्तीमा दश खण्डको एक खण्ड मूल्यको शेयर लिने वा कम्तीमा पचास जवान शेयरहोल्डरहरूले आफ्नो हस्ताक्षरमा लिखित निवेदन गरेमा वा समितिले आवश्यक देखेमा जुनसुकै बखत पनि विशेष साधारण सभा बोलाउन सक्नेछ। विशेष साधारण सभाको माग हुँदा निम्नलिखित कुराहरू समावेश हुनुपर्छ :

- (क) विशेष साधारण सभाको माग हुँदा सभा बोलाउन पर्ने उद्देश्यहरूको उल्लेख भै माग गर्नेहरूको दस्तखत गरी सो मागपत्र समितिको प्रधान कार्यालयमा दाखिल भएको हुनुपर्छ। एक वा एक भन्दा बढी कुराको माग गरेमा माग गर्ने एक वा एकभन्दा बढी शेयरहोल्डरहरूको दस्तखत परेको लिखितहरू दाखिल गर्न सकिनेछ।
- (ख) खण्ड (क) बमोजिम विशेष साधारण सभाको मागपत्र दाखिल भएको मितिले २१ दिन सम्म पनि समितिले त्यस्तो सभा बोलाउने तर्फ कारवाही नगरेमा नेपाल सरकारको सम्बन्धित विभागले त्यस्तो सभा बोलाउन सक्नेछ।
- (ग) खण्ड (ख) अन्तर्गत नेपाल सरकारको सम्बन्धित विभागले त्यस्तो कुनै विशेष साधारण सभा गर्दा समितिले सभा बोलाउँदा सरहको कार्यविधि अपनाउनेछ। तर त्यस्तो सभा कर्पोरेशनको प्रधान कार्यालयमानै बस्नुपर्छ, सार्वजनिक विदा परेको दिनमा भने कुनै सभा गर्नु हुँदैन।

२०. गणपूरक संख्या नपुगेको विशेष साधारण सभा समाप्त हुने : (१) नियम १९ बमोजिम विशेष साधारण सभा बोलाउँदा बैठक हुने समयको १५ मिनेट पछि सम्ममा गणपूरक संख्या नपुगेमा अर्को एक पटक सम्मलाई सो सभा स्थगित गर्न सकिनेछ।

(२) उपनियम (१) बमोजिम अर्को बैठक बोलाउँदा पनि गणपूरक संख्या नपुगेमा सो सभा समाप्त भएको मानिनेछ।

परिच्छेद-५

शेयरहोल्डरहरूको मत दिने कार्य प्रणाली र उत्तरदायित्व

२१. संगठित संस्था शेयरहोल्डर भएकोमा कार्यविधि : कुनै संगठित संस्था समितिको शेयर होल्डर भएकोमा त्यस्तो संगठित संस्थाको सञ्चालकहरूको समितिले प्रस्ताव पास गरी कर्पोरेशनको साधारण सभा वा विशेष साधारण सभामा आफ्नो प्रतिनिधि भई काम गर्न आफुले उपयुक्त देखेको व्यक्तिलाई अख्तियार दिन सक्नेछ। त्यस्तो अख्तियारी पाएको

व्यक्तिले सो संगठित संस्थाको तर्फबाट सो संस्थाले शेयरहोल्डर वा ऋणदाताको हैसियतले पाउने सबै हक र अधिकारहरूको प्रयोग गर्न पाउनेछ। त्यस्तो संगठित संस्थाको एकजना सञ्चालकले सक्कल प्रस्ताव बमोजिमको नक्कल हो भनी प्रमाणित गरी रीतपूर्वक दस्तखत गरी कर्पोरेशनको सभामा सो अख्तियारको नक्कल पेश भएमा त्यसलाई निजको नियुक्तिको प्रमाण मानिनेछ।

२२. **मृत वा बहला वा टाट उल्टेको शेयरहोल्डरको मत** : नियम ४९ अर्न्तगत कुनै शेयर नामसारी गर्न पाउने कुनै व्यक्ति हकवालाले आफू रजिष्टर शेयरहोल्डर भए सरह सो शेयर वापत कुनै पनि साधारण सभामा मत दिन पाउनेछ। तर आफूले प्रस्ताव पेश गरेको साधारण सभा वा त्यस्तो स्थानमै अर्को पटक बोलाईएको साधारण सभा हुने समयको कमसेकम ४८ घण्टा अगावै निजले आफ्नो शेयर नामसारी भएको कुरा समितिलाई चित्त बुझाउन सक्नुपर्छ वा समितिले अगावै निजको त्यस्तो हक स्वीकृत गरिएको हुनुपर्छ।
२३. **संयुक्त शेयरहोल्डरहरू** : कुनै शेयरको सम्बन्धमा संयुक्त शेयरहोल्डरहरू भएमा ती मध्ये कुनै एक जनाले साधारण सभामा सो शेयर उपर आफ्नो एकलौटी हक भए सरह सो शेयर वापत मत दिन पाउँछ। सभामा त्यस्तो संयुक्त शेयरहोल्डरहरू एकभन्दा बढी उपस्थित भएमा सो शेयरको रजिष्टर किताबमा तिनीहरूमध्ये जसको नाम अगाडि परेकोछ, र निजको नाम मात्र कर्पोरेशनको शेयरहोल्डरमा दरिएको मानिनेछ, र निजले मात्र सो शेयर वापत मत दिन पाउनेछ।
२४. **शेयर बिक्री गर्दा** : समितिले आफ्नो शेयरहरू सर्वसाधारण जनतामा बिक्रीको लागि दिंदा समितिको स्थितिबारे पूरा जानकारी गराउन समितिको कारोबार, व्यवसाय, लगानी र आर्थिक स्थिति सम्बन्धी सबै विवरणहरू भएको उद्देश्यपत्र निकाल्नु पर्छ। त्यस्तो उद्देश्यपत्र साधारण सभाको स्वीकृति लिई निकाल्नु पर्छ।
२५. **शेयर बाँडफाँड नगरेमा रकम फिर्ता दिने** : कर्पोरेशनले देहाय बमोजिम गर्नुपर्छ -
- जारी भएको पूँजीको ५० प्रतिशत दाखिल नभएसम्म समितिले शेयरहरू बाँडफाँड गर्ने तर्फ काम कारवाई गर्नु हुदैन,
 - शेयरको निमित्त दरखास्त परेको मितिले ३ महिनाभित्र कर्पोरेशनले दरखास्तवालालाई शेयर बिक्री गर्नुपर्छ वा बिक्री नगर्ने भनी इन्कार गरीदिनु पर्छ,
 - दरखास्तवालालाई शेयर बाँडफाँड गरेपछि सो गरेको मितिले ३ महिना भित्र निजको नाममा सो शेयर बाँडफाँड भएको प्रमाणपत्र कर्पोरेशनले दिनुपर्छ,

(घ) खण्ड (ख) बमोजिम शेयर बाँडफाँड नगर्ने भनी इन्कार गरेमा कर्पोरेशनले दरखास्तवालाबाट प्राप्त रकम बिना व्याज निजलाई फिर्ता गर्नु पर्छ ।

२६. **शेयर बाँडफाँडमा प्रतिबन्ध** : शेयरहरू सर्वसाधारण जनतामा बिक्रीको निमित्त दिंदा शेयरको निमित्त दिने प्रत्येक दरखास्तसाथ दाखिल गर्नु पर्ने रुपैयाँ शेयरको अंकित मूल्य (नोमिनल एमाउण्ट) को ५ प्रतिशतभन्दा बढी हुनेछैन ।
२७. **कमिशन वा दलाली दस्तुर** : कर्पोरेशनको शेयर खरीद गर्ने वा शेयरका ग्राहकहरू ल्याउने व्यक्तिहरूलाई शेयरको अंकित मूल्यको ५ प्रतिशतमा नबढाइ समितिले निर्णय गरे बमोजिमको दरले कमिशन वा दलाली दस्तुरसम्म कर्पोरेशनले दिन सक्नेछ ।
२८. **संयुक्त शेयरहोल्डरहरूको दायित्व** : कुनै संयुक्त शेयरका सम्बन्धमा सो शेयर बापत कर्पोरेशनलाई तिर्नु पर्ने सबै रकमहरूमा सो सबै शेयरहोल्डरहरूको बेग्ला बेग्लै र संयुक्त रूपले पनि जवाफदेही हुनेछ ।
२९. **हक दावीलाई मान्यता नदिने** : यी नियमहरूमा लेखिएकोमा बाहेक कसैको नाममा कुनै शेयर रजिष्टर गरिएकोछ भने निजलाई नै सो शेयरको एक मात्र धनी मान्ने र सोही अनुसार व्यवहार गर्ने अधिकार कर्पोरेशनलाई हुनेछ । अधिकार प्राप्त अदालतले आदेश दिएमा वा अरू कानूनले मान्यता दिएमा बाहेक त्यस्तो शेयरमा अरू कुनै व्यक्तिको हक दावीलाई कर्पोरेशनले मान्यता दिन वाध्य हुनेछैन ।
३०. **शेयरहोल्डरहरूको नाममा रजिष्टर हुन सक्ने** : एक वा एकभन्दा बढी व्यक्तिहरू वा कुनै लिमिटेड कम्पनी वा अरू संगठित संस्थाको नाममा शेयरहरू रजिष्टर हुन सकिनेछ ।
तर कुनै एक शेयर ४ जनाभन्दा बढी व्यक्तिका नाममा संयुक्त शेयरहोल्डरहरूको रूपमा रजिष्टर गरिनेछैन । त्यस्तो संयुक्त शेयरलाई एक शेयर मानिनेछ ।

परिच्छेद-६

प्रमाणपत्रहरू

३१. **प्रमाणपत्रहरू** : शेयरको प्रमाणपत्रको ढाँचा अनसूचिमा लेखिए बमोजिम हुनेछ । शेयरहोल्डरहरूको प्रमाणपत्र र त्यसको दोहरी दिंदा त्यसमा कर्पोरेशनको छाप र २ जना सञ्चालकहरू र सचिवको दस्तखत समेत गराई दिनु पर्छ ।
३२. **शेयरहोल्डरहरूको प्रमाणपत्र लिने अधिकार** : प्रत्येक शेयरहोल्डरले आफ्नो नाममा रजिष्टर भएको प्रत्येक शेयरको एक प्रमाणपत्र पाउनेछ । तर त्यसरी स्वीकृति दिएमा एक भन्दा बढी

शेयरहरूको भिन्दा भिन्दै प्रमाणपत्र पाउनेछ। तर त्यसरी एक भन्दा बढी लिएको प्रत्येक प्रमाणपत्र वापत समितिले रु. ११- लिन पाउनेछ। प्रत्येक शेयरको प्रमाणपत्रमा जुन शेयर वा शेयरहरू वापत सो प्रमाणपत्र दिईएको हो सो शेयरको संख्या र विशेष संख्याहरू र त्यसको भुक्तानी भएको रकम किटिएको हुनुपर्छ।

३३. नयाँ प्रमाण पत्र र दस्तुर लिने : (१) कुनै प्रमाणपत्र भुत्रो भई वा विग्री वा पछाडी पट्टीका पृष्ठहरू भरी भराउ भै खाली ठाउँ बाँकी नरही सो प्रमाणपत्र समिति छेउ पेश हुन आएमा समितिले त्यसलाई रद्दी गरी त्यसको सट्टामा अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ। कुनै प्रमाणपत्र हराएमा वा नासिएमा र सो भएको समितिलाई चित्त बुझ्ने प्रमाण पेश भएमा समितिले नेपालको पत्र पत्रिकामा कमसेकम एक पटक सो कुराको विज्ञापन गराउन लगाई र आफूले देखेजति जमानत लिई सो हराएको वा नासिएको प्रमाणपत्रसंग सम्बन्धित शेयर जुन व्यक्तिको नाममा रजिष्टर भएको हो निजलाई त्यसको सट्टामा अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम दिईएको प्रत्येक नयाँ प्रमाणपत्र वापत कर्पोरेशनलाई रु. ११- को दस्तुर तिर्नु पर्नेछ।

३४. संयुक्त शेयरहोल्डर भएको प्रमाणपत्र दिने : दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रजिष्टर भएको शेयरहरूको प्रमाणपत्र दिँदा रजिष्टरमा सबैभन्दा अगाडि नाम भएको व्यक्तिलाई दिइनेछ।

३५. शेयरहोल्डरहरूको विरुद्ध कर्पोरेशनले गरेको कारवाईमा सबूत प्रमाण : कुनै शेयरहोल्डर वा निजको प्रतिनिधिको विरुद्ध कर्पोरेशनले शेयरको सम्बन्धमा निजसंग लिनुपर्ने भनी दावी गरेको कुनै ऋणको रकम वा बाँकी लागेको भनी दावी गरेको रकम असूल उपर गर्न चलाएको मुद्दाको पुर्पक्ष र सुनवाईमा विपक्षीको नाम जुन शेयरको सम्बन्धमा दावी गरिएकोछ सो शेयरहोल्डर वा संयुक्त शेयरहोल्डर मध्ये एक जनाको नाममा कर्पोरेशनको रजिष्टरमा दर्ता भएको छ वा उक्त दावी गर्दाको समय सो रजिष्टरमा दर्ता थियो भन्ने र उक्त दावी गरिएको रकम भुक्तानी भएको भनी कर्पोरेशनको रजिष्टरमा जनिएको छैन भन्ने प्रमाणित गर्नु पर्याप्त हुनेछ।

परिच्छेद-७

भुक्तानी म्याद र कट्टा गर्ने

३६. **भुक्तानी म्याद दिने** : (१) शेयर बिक्री नियमबमोजिम निश्चित समयमा भुक्तानी गर्नुपर्ने शेयरको चुक्ता हुन बाँकी रकमहरू वापत सो शेयर लिने व्यक्तिहरूलाई समितिले आफूले उपयुक्त देखेबमोजिम समय समयमा भुक्ताना म्याद दिन सक्नेछ ।

तर पछिल्लो भुक्तानी म्यादको रकम तिर्ने मितिले एक महिनाभित्र अर्को रकम तिर्नुपर्ने गरी भुक्तानी म्यादको सूचना निकाल्नु हुँदैन ।

(२) उपनियम (१) बमोजिम सूचना पाएमा प्रत्येक शेयरहोल्डर वा ऋणदाताले समितिबाट तोकिएको समय र स्थानमा तोकिएको व्यक्ति छेउ भुक्तानी गर्नु पर्छ ।

३७. **भुक्तानी म्याद दिइएको मानिने व्यवस्था** : (१) समितिले भुक्तानी म्यादको सूचना दिने गरी पास गरेको निर्णयबमोजिम दिएको समयको अवधिलाई भुक्तानी म्याद मानिनेछ ।

(२) भुक्तानी म्याद दिँदा कति रकम भुक्तानी गर्नु पर्ने हो सो मितिले कमसे कम १४ दिन अगावै समय, स्थान र कुन व्यक्तिछेउ भुक्तानी गर्ने हो सबै खुलाइ सूचना पठाउनुपर्छ ।

३८. **भुक्तानी म्यादको रकममा लाग्ने व्याज र सूचना पठाउने** : (१) ऐनको अधीनमा रही कुनै शेयरहोल्डर वा ऋणदाताले कुनै भुक्तानी म्यादको तिर्नुपर्ने रकम तोकिएको मिति सम्ममा पनि नतिरेमा सो वापत निजले तोकिएको मितिले वास्तविक भुक्तानी भएको मिति सम्मको वर्ष १ को ५ प्रतिशतका दरले व्याज तिर्नुपर्छ ।

(२) तिर्नु पर्ने रकम तोकिएको मिति सम्ममा पनि नतिरेमा उपनियम (१) बमोजिमको दरले हुन आउने व्याज र सो रकम भुक्तानी नगरिए वापत तत्कालसम्म हुने सबै खर्चहरूका लागि यसरी भुक्तानी नगरी बाँकी राखेको जुनसुकै बखत कर्पोरेशनले जम्मा एकमुष्ट तिर्ने गरी त्यस्तो शेयरहोल्डर वा ऋणदातालाई सूचना पठाउन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम सूचना पठाउँदा तिर्नु पर्ने रकमको भुक्तानी म्याद पठाएको मितिले कमसेकम १४ दिन पछिको मिति, स्थान र कुन व्यक्ति छेउ भुक्तानी गर्नु पर्ने हो सो उल्लेख गरिनेछ । सो बमोजिम भुक्तानी नगरेमा तत्सम्बन्धी ऋणपत्रमा व्याज नदिइने र समितिले निर्णय गरे बमोजिमको रकम कट्टा गर्न सक्ने कुराको समेत उल्लेख सोही सूचनामा लेखिनेछ ।

(४) उपनियम (१) बमोजिम लागेको व्याजको सम्बन्धमा समितिले मनासिब देखेका केही अङ्क तिर्न नपर्ने गरी निर्णय गर्न सक्नेछ ।

३९. निश्चित समयमा भुक्तानी गर्नु पर्ने रकम भुक्तानी म्यादको रकम सरह भुक्तानी गर्नु

पर्ने: यी नियमहरू बमोजिम शेयर सम्बन्धी तिर्नु पर्ने रकम बाहेक अरू रकम किस्ताबन्दीमा गरी निश्चित समयमा भुक्तानी गर्ने म्याद दिईएकोमा त्यस्तो प्रत्येक रकमको लागि समितिबाट भुक्तानी म्यादको सूचना दिईएको सरह मानी तिर्नु पर्नेछ । त्यस बारे रकमको सम्बन्धमा यस परिच्छेदका सबै कुराहरू लागू हुनेछन् ।

४०. भुक्तानी म्यादको रकम पेशकी भुक्तानी गर्न सकिने :

समितिले उपयुक्त देखेमा कुनै ऋणपत्र वापत कुनै ऋणदाताले समितिलाई भुक्तानी गर्न पर्ने रकमको सबै वा केही अंश म्यादमा तोकिएको रकममा बढाइ अगावै पेशकीको रूपमा तिर्न चाहेमा तिर्न सक्नेछ । त्यसरी समय समयमा भुक्तानी म्यादको रकममा बढाइ तत्काल पेशकी दिईएका रकमहरू वापत कर्पोरेशनले वर्ष १ को ५ प्रतिशतमा नबढाइ त्यस्ता ऋणदाता र समितिको आपसमा मञ्जुरी भए बमोजिमको दरले निजलाई व्याज दिन सक्नेछ ।

४१. ऋणपत्रबाट रकम कट्टा गर्न सकिने :

ऋणपत्रको किस्ताबन्दी बमोजिम भुक्तानी गर्नु पर्ने रकम नतिरी बाँकि राखेको भए तत्सम्बन्धी ऋणपत्रमा जुनसुकै समय समितिबाट निर्णय भए बमोजिमको रकम कट्टा गर्न सकिनेछ ।

तर सो कट्टा गर्ने रकम सम्बन्धित ऋणपत्रमा भुक्तानी भै सकेको रकमको ५ प्रतिशत भन्दा बढता हुनेछैन ।

४२. रकम कट्टा गरिसकेपछि सूचना दिने :

कुनै ऋणपत्रमा रकम कट्टा गरिएपछि सो हुनु भन्दा अधिसम्म सो ऋणपत्र जुन व्यक्तिको नाममा कायम रहेको थियो निजलाई सो कट्टा गरिएको निर्णयको सूचना पठाईनेछ । त्यसरी कट्टा गरिएको कुरा र मिति समेत माइन्सूट किताबमा जनाईनेछ ।

तर त्यसरी सूचना पठाउन वा माइन्सूट किताबमा जनाउन छुटेको वा लापरवाही भएको कारणले कट्टा गरिएको निर्णय अमान्य हुनेछैन ।

४३. कट्टा गरिएको रकम कर्पोरेशनको सम्पत्ती हुने :

त्यसरी कट्टा गरिएको रकम कर्पोरेशनको सम्पत्ति हुनेछ र सो रकमलाई समितिले आफूले उपयुक्त देखेबमोजिमको काममा लगाउन सक्नेछ ।

४४. **कट्टा गरिने निर्णय बदर गर्न सक्नेछ** : कट्टा गरीएको रकम काममा लगाई नसकेको भए समितिले जुनसुकै बखत त्यस्तो निर्णयलाई बदर गर्न सक्नेछ ।
४५. **समितिले नयाँ प्रमाणपत्रहरू दिन सक्ने** : ऐन र यी नियमहरूले दिएको अधिकार प्रयोग गरी समितिले कुनै शेयर विक्री गरेकोमा सो शेयरको प्रमाणपत्र अधिल्लो शेयरहोल्डर वा ऋणदाताबाट कर्पोरेशनमा दाखिल भएको रहेनछ भने समितिले उक्त प्रमाणपत्रलाई रद्दी गरी त्यसको बदलामा हालको शेयरहोल्डर वा ऋणदातालाई अर्को नयाँ प्रमाणपत्र दिन सक्नेछ ।
४६. **नामसारीको लिखत गर्ने** : समितिले अन्यथा निर्णय गरेमा बाहेक रीतपूर्वक नामसारीको लिखत तयारी गरी नामसारी लिने र दिने दुवै पक्षको मन्जूरको सहि छाप लगाई सो लिखत लिई शेयर प्रमाणपत्र सहित राखी कर्पोरेशनको कार्यालयमा दाखिल नगरेसम्म त्यस्तो शेयरको कुनै नामसारी रजिष्टर गर्ने छैन । त्यस्तो नामसारीको लिखतमा नामसारी गरी लिने र दिने दुवैको सहिछाप ठेगाना र पेशा उल्लेख भएको हुनुपर्छ । नामसारी गरी लिनेको नाममा सो शेयर रजिष्टर नगरीएसम्म नामसारी गरी दिने व्यक्तिले सो शेयरको धनी मानिनेछ । त्यस्तो व्यक्तिले पनि आफ्नो सहिछाप ठेगाना र पेशा समेत लेखेको हुनु पर्छ ।

परिच्छेद-८

नामसारी

४७. **नामसारी रजिष्टर गर्नको लागि दरखास्त दिने** : शेयरको नामसारी रजिष्टर गराउँदा नामसारी गरी दिने वा लिने कसैले पनि दरखास्त दिन सक्नेछ । तर नामसारी गरी दिनेले त्यस्तो दरखास्त दिएमा केही मात्र रकम भुक्तानी भएको शेयरको सम्बन्धमा समितिले दरखास्तको सूचना नामसारी गरी लिने छेउ नपठाएसम्म नामसारीको रजिष्टर गरिने छैन र त्यस्तो सूचना पठाएपछि ऐन वा यी नियमहरूको अधिनमा रही सो सूचना नामसारी गरी लिनेले बुझी लिएको मितिले २ हप्तासम्ममा कुनै बाधा विरोध गरेमा बाहेक समितिले निजको नाम रजिष्टर गर्नेछ ।
४८. **नामसारी रजिष्टर गर्ने समितिको अधिकार** : (१) कसैले शेयरको नामसारी गर्न दरखास्त दिएमा समितिले त्यस्तो नामसारीलाई कारण सहित वा रहित रजिष्टर गर्न इन्कार गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कुनै शेयरको नामसारी रजिष्टर गर्न इन्कार भएमा सो नामसारीको लिखत कर्पोरेशनको कार्यालयमा दाखिल भएको मितिले २ महिनाभित्र समितिले सो कुराको सूचना नामसारी गर्ने र नामसारी गरी लिने दुवै पक्षकहाँ पठाउनु पर्छ ।

४९. नाबालख बहुला इत्यादिको नाममा नामसारीको रजिष्टर गर्न नहुने : कुनै नाबालक वा बहुलाएको व्यक्तिको नाममा कुनै शेयरको नामसारी गर्न हुँदैन ।

तर कुनै नाबालक वा बहुलाएको व्यक्तिको शेयरहोल्डरको अभिभावक वा कुनै शेयरहोल्डर मरेमा वा टाटउल्टेमा वा ऋण तिर्न नसकी साहुको दामासाहीमा परेमा सो बापत निजको नाममा रहेको शेयरमा हक पुग्ने व्यक्तिले त्यस्तो शेयरको प्रमाणपत्र र आफ्नो हक पुग्ने प्रमाणपत्र समितिलाई चित्त बुझ्ने गरी पेश गरेमा आवश्यकता अनुसार त्यस्तो व्यक्तिको नाममा त्यस्तो शेयर रजिष्टर गरी दिन सक्नेछ ।

५०. नामसारीको लिखत र प्रमाण-पत्र दाखिल गर्नु पर्ने : नामसारीको रजिष्टर गर्न दरखास्त दिँदा नामसारीको लिखत, नामसारी गरिने शेयरको प्रमाणपत्र र ती शेयरहरू उपर नामसारी गरिदिने व्यक्तिको हक भएको र सो नामसारी गर्न पाउने अधिकार भएको प्रमाणपत्र कर्पोरेशनको कार्यालयमा दाखिला गर्नु पर्छ । नियम बमोजिम दस्तुर बुझाएपछि नामसारी गरी लिने व्यक्तिको नाममा लेखिए बमोजिमको शेयर रजिष्टर गरिनेछ ।

तर उक्त कुराहरूले नियम ४८ अर्न्तगत समितिले नामसारी रजिष्टर गर्न इन्कार गर्न पाउने अधिकारलाई बाधा पुऱ्याउने छैन ।

५१. नामसारी लिखत समितिले राख्नु पर्ने : रजिष्टर गरिएको सबै नामसारीको लिखतहरू कर्पोरेशनको कार्यालयमा रहनेछ ।

तर समितिले रजिष्टर गर्न इन्कार गरेमा जसले नामसारीको लिखत दाखिल गरेको हो उसलाई फिर्ता दिनु पर्नेछ ।

५२. नामसारीको दस्तुर लाग्ने : प्रत्येक नामसारीको रजिष्टर गर्न रु ११- दस्तुर लाग्नेछ ।

५३. नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्ने : समितिले आफूलाई उचित लागेमा वर्ष भरीमा बढीमा ४५ दिन सम्म र एक पटकमा लगातार ३० दिनमा नबढाइ नामसारीको रेकर्ड किताब र रजिष्टर बन्द गर्न सक्नेछ ।

तर त्यसरी बन्द गर्दा गोरखापत्र र अन्य प्रमुख दैनिक पत्र-पत्रिकामा समेत ७ दिन अगावै सूचना गर्नु पर्छ ।

५४. **शेयरमा हक हुने व्यक्ति** : मृत शेयरहोल्डरको प्रतिनिधिलाई मात्र सो मृतव्यक्तिको नाममा रजिष्टर भै राखेको शेयरमा हकदार भनी कर्पोरेशनले मान्यता दिनेछ। कुनै शेयर विभिन्न शेयरहोल्डरहरूको नाममा संयुक्त रूपले रजिष्टर भै ती मध्ये कुनै एक जनाको मृत्यु भएमा कर्पोरेशनको बाँकी संयुक्त शेयरहोल्डरहरूलाई मात्र सो शेयरको हकदार मान्नेछ। तर सो कुराले गर्दा सो मृत व्यक्तिले अरू व्यक्तिहरूसँग लिई राखेको शेयर वापत निजको चल अचल सम्पत्तिमा रहने दायित्वबाट बञ्चित रहेको मानिनेछैन।

परिच्छेद-९

पूँजी घटाउने र बढाउने अधिकार

५५. **पूँजी बढाउने अधिकार** : ऐनको अधिनमा रही समितिले समय समयमा आफूले आवश्यक देखेको नयाँ शेयरहरू सृजना गरी कर्पोरेशनको निष्काशित चालू पूँजीलाई बढाउदै लगी अधिकृत पूँजीको हदसम्म बढाउन सक्नेछ।
५६. **नयाँ शेयरहरू निष्कासन गर्ने र बिक्री गर्ने** : (१) कर्पोरेशनको साधारण सभाले प्रस्ताव पास गरी अन्यथा निर्णय गरेमा बाहेक नयाँ निष्काशन गरिएको शेयरहरू सर्व प्रथम पुराना रजिष्टर शेयरहोल्डरलाई अवस्थानुसार बिक्री गरिनेछ। त्यसरी बिक्रीमा निकाल्दा त्यस्तो कुरा खुलाई कमसेकम २४ दिनको म्याद तोकी पुराना शेयरहोल्डरहरूलाई सूचना जारी गरिनेछ।
- (२) उपनियम (१) बमोजिम नलिएका शेयरहरूका सम्बन्धमा समितिले कर्पोरेशनको सर्वोत्तम हितको ख्याल राखी सर्वसाधारण जनतालाई बिक्री गर्न सक्नेछ।
५७. **नयाँ शेयरबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश हुने** : नयाँ शेयरहरूको सृजनाबाट उठेको पूँजी प्रारम्भिक पूँजीको अंश मानिनेछ र सो शेयरको सम्बन्धमा ऐन र यी नियमहरूको कुराहरू लागू हुनेछ।
५८. **पूँजी घटाउने वा खारेज गर्ने बारे** : कर्पोरेशनले समय समयमा विशेष प्रस्ताव पास गरी सो प्रस्ताव पास भएको मितिसम्ममा बाँकी रहन गएको वा कुनै व्यक्तिले नलिई वा लिन मञ्जूर नगरी त्यसै रहेको शेयरहरू खारेज गर्न वा हराएका वा उपलब्ध जायज्यथाको आधार नभएको पूँजीलाई खारेज गर्न वा शेयरहरू उपर दायित्व कम गर्दा आफ्नो पूँजी घटाउन सक्नेछ।
५९. **संयुक्त शेयर होल्डरहरूको हक र दायित्व** : संयुक्त शेयरहोल्डरहरूले संयुक्त रूपले फाइदा उठाउने र तिनीहरू मध्ये कुनै पनि शेयरहोल्डर कायम नरहेमा अरू बाँकीले संयुक्त रूपमा त्यसको उपभोग गरेको मानिनेछ। सो शेयरको सम्बन्धमा भुक्तानी गर्नुपर्ने रकम र अरू

रकमहरू बापत तिनीहरूको संयुक्त रूपले दायित्व रहनेछ। सो शेयरबापत तिनीहरूले पाउने लाभांश वा अरू रूपैयाँ बुझी लिएको रसीद कुनै एक जनाले दिन सक्नेछ।

६०. **शेयरहरू कर्पोरेशनलाई फिर्ता गर्ने** : कुनै शेयरहोल्डरले आफ्नो सबै वा केही शेयरहरू कर्पोरेशनलाई फिर्ता गर्दा निज र समितिको आपसमा भएको मञ्जुरीको शर्त बन्देज बमोजिम गर्न सक्नेछ।

परिच्छेद-१०

ऋण लिने अधिकार

६१. **ऋण लिने अधिकार** : समितिले समय समयमा आफुलाई मनासिब लागे बमोजिम ऋणहरू लिन उठाउन र त्यसबाट कर्पोरेशनको प्रयोजनको निमित्त कुनै रकम भुक्तानी गराउन सक्नेछ। शेयरहोल्डरहरूले पनि कुनै धितो लिई वा नलिई कर्पोरेशनलाई ऋणदिन सक्नेछ।
- तर कर्पोरेशनले लिई राखेको र लिने भएको ऋणको रकम मिलाएर कुनै रकम कर्पोरेशनको चुक्ता पूँजीको समूचा रकम र कर्पोरेशनको पृथक रहेको रिजभको रकमभन्दा बढी भएमा समितिले साधारण सभाको अनुमति बिना त्यस्तो ऋण लिन पाउने छैन।
६२. **ऋण लिंदाको शर्त बन्देज** : समितिले साधारण सभाबाट अधिकार पाएमा अवस्थानुसार कर्पोरेशनको अचल सम्पतिको सबै वा केही अंशको धितो बन्धकमा राखी वा त्यसबाट व्ययभार हुने गरी ऋण लिन कर्पोरेशनको तत्कालको अचल सम्पतिको सबै वा केही अंशप्रति व्ययभार हुने ऋणपत्रहरू निष्कासन गरी ऋण उठाउन र कर्पोरेशनको प्रयोजनको निमित्त केही रकम सो ऋणपत्रमा भुक्तानी गराउन वा फिर्ता दिलाउन सक्नेछ। त्यसरी पास भएको निर्णयलाई पास भएको मितिले ३५ दिनसम्ममा नेपाल सरकारको सम्बन्धित विभागमा रजिष्टर गराउनु पर्छ।
६३. **शेयरहोल्डरले दिएको ऋणको व्याज पाउने** : ऐनको अधिनमा रही शेयरहोल्डरहरूले कर्पोरेशनलाई दिएको ऋणपत्रहरूको सम्बन्धमा आपसमा भएको सम्झौता अनुसार व्याज पाउनेछ।
६४. **कर्पोरेशनको तर्फबाट सचिवले ग्यारेण्टी दिन र ठेक्का पट्टा गर्न पाउने** : समितिले चाहेमा सचिवले समितिलाई दिईएको प्रत्येक ऋणको ग्यारेण्टी दिन र कर्पोरेशनको हितको निमित्त ठेक्का पट्टा गर्न सक्नेछ र त्यसको ग्यारेण्टी दिए बापत समितिले निर्धारित गरे

बमोजिम र सचिवलाई मञ्जुर हुने रकम निजलाई दिईनेछ। त्यसरी पाएको रकमलाई सचिवले गरेको सेवा बापत पाएको पारिश्रमिक मानिने छैन।

६५. **धितो बन्धकहरूको रजिष्टर गराउने** : समितिले कर्पोरेशनको सम्पत्तिमा खास असर पर्ने सबै धितो बन्धकहरू र व्ययभार हुने सबै रकमहरूको लिखत नेपाल सरकारबाट स्वीकृत ढाँचामा रीतपूर्वकसित राख्न लगाउन पर्दछ, र त्यस्तो धितो बन्धक र अरू रकमलाई नेपाल सरकारको सम्बन्धित विभागमा रजिष्टर गराउनुपर्छ। त्यस्तो धितो बन्धक र अरू रकममा कुनै हेरफेर भएमा र त्यस्तो कुनै रकम भुक्तानी गरिएमा त्यसको सूचना कर्पोरेशनको तर्फबाट नेपाल सरकारको सम्बन्धित विभागलाई दिनुपर्छ।

६६. **ऋणदाता र शेयरहोल्डरले लिखत निरीक्षण गर्न पाउने** : नियम ६५ बमोजिम धितो बन्धक र कर्पोरेशनको सम्पत्ति प्रति व्ययभार हुने अरू लिखतहरूको रजिष्टर भएको प्रतिलिपि र लिखतलाई त्यस्तो कुनै रजिष्टर भएको ऋणदाताले र शेयरहोल्डरले समितिबाट तोकेको दस्तुर तिरी र सो सम्बन्धमा कर्पोरेशनबाट लगाएको मनासिव माफिकको प्रतिबन्धहरू पालन गरी निरीक्षण गर्न पाउने गरी खुला राख्नु पर्छ।

तर कार्यालय खुलेको दिनमा त्यस्तो निरीक्षण गर्न पाउने समय २ घण्टा भन्दाकम हुनेछैन।

६७. **ऋणपत्र नामसारीको लिखत** : कुनै रजिष्टर भएको ऋणपत्रको नामसारीको हकमा त्यस्तो नामसारीको रीतपूर्वक लिखत तैयार गरी नामसारी गरी दिने र लिने दुवै पक्षको छाप लगाई सो ऋणपत्रको प्रमाणपत्र सहित कर्पोरेशनको कार्यालयमा दाखिला नगरी रजिष्टर गरिने छैन।

६८. **ऋणपत्रको नामसारी रजिष्टर गर्न इन्कारको सूचना** : समितिले कुनै ऋणपत्र रजिष्टर गर्न इन्कार गरेमा त्यसको सूचना नामसारी गरी दिने र लिने दुवै पक्षहरू छेउ पठाउनुपर्छ।

६९. **लाभ हानीको खाता इत्यादि निरीक्षण गर्न ऋणदाताहरूको अधिकार** : ऋणदाताहरू र निजहरूको प्रतिनिधिहरूले पनि शेयरहोल्डरहरू सरह कर्पोरेशनको व्यालेन्स सीट र लाभ हानीको खाताहरू, अडिटरहरूको प्रतिवेदन र सो सम्बन्धी अरू प्रतिवेदनहरू प्राप्त गर्न र निरीक्षण गर्न पाउनेछन्।

परिच्छेद-११

रिजर्भ र अवमूल्यन कोष

७०. **रिजर्भ कोष** : समितिले समय समयमा लाभांश वितरणको सिफारिस गर्नुभन्दा अगावै कर्पोरेशनको कारोवार नियमित रूपले र कुशलतापूर्वक चलाउने, आकस्मिक खर्च चलाउने, ऋण र समितिको अरू दायित्वहरूको हिसाव जाँच गर्ने र समितिले कर्पोरेशनको हितको लागि आवश्यक देखेको अरू प्रयोजनहरूको निमित्त कर्पोरेशनको मुनाफामध्ये उपयुक्त देखेजतीको अंश रिजर्भ कोषको निमित्त अलग छुट्याउन सक्नेछ। त्यसरी छुट्याइएको विभिन्न रकमहरूलाई समितिले शेयर बाहेक आफूले उचित देखेका अरू लगानीमा लगाउन, समय समयमा त्यस्तो लगानीलाई हेरफेर गर्न, उपयोग गर्न र त्यसको सबै वा केही अङ्कलाई कर्पोरेशनलाई हित हुने अरू कामको लागि छुट्याउन सक्नेछ।
७१. **अवमूल्यन कोष** : समितिले समय समयमा लाभांश वितरणको सिफारिस गर्नुभन्दा अगावै कर्पोरेशनको लगानीमा हुने अवमूल्यन पूर्ति गर्न आगो, बाढी आँधी तुफान, भुकम्प, दुर्घटना, हुलदंगा, चलन चल्ती समेतको कारणबाट कर्पोरेशनको कुनै भवन, वर्कप्लाण्ट, कलपूर्जा वा अरू सम्पत्ति नासिने वा नोक्सानी हुनेमा त्यसको बदलामा अर्को बनाउन त्यसको कुनै भाग मरमत वा हेरफेर गर्न वा पूर्ति गर्न, राम्रो अवस्थामा राख्न वा त्यस्तो अचल सम्पत्ति बढाउनमा लगाउन सकिने गरी कर्पोरेशनको मुनाफामध्ये आफूले उपयुक्त देखेजति अङ्क अवमूल्यन (डेप्रिसिएशन) कोषको निमित्त अलग छुट्याउन सक्नेछ। त्यस्तो छुट्याइएको कोषमा रहेको जायज्यथालाई कर्पोरेशनको कारोवारमा लगाउने पूरा अधिकार समितिलाई हुनेछ र सो जायज्यथालाई कर्पोरेशनको अरू जायज्यथाबाट अलग छुट्याई राख्न समिति वाध्य हुनेछैन।
७२. **रुपैयाँ लगानी** : रिजर्भ कोष र अवमूल्यन (डेप्रिसिएशन) कोषको निमित्त छुट्याइएका सबै रुपैयाँ कर्पोरेशनको मुनाफा भनी राखिनेछ र ती कोषहरूबाट क्रमशः वास्तविक नोक्सानी वा अवमूल्यन (डेप्रिसिएशन) को निमित्त चाहिने व्यवस्था गरी सकेपछि लाभांश भुक्तान गर्नमा पनि लगाउन सक्नेछ। त्यस्तो रुपैयाँ र कर्पोरेशनको प्रयोजनको निमित्त तत्काल तुरुन्तै चाहिने अरू सबै रुपैयाँलाई समितिले चाहेको लगानी वा धितो बन्धकमा लगाउन चालू पूँजी सरह प्रयोग गर्न कुनै बैकमा धितो राख्न सक्नेछ।

परिच्छेद-१२

लाभांश

७३. लाभांश घोषित गर्ने : कर्पोरेशनले साधारण सभाबाट प्रस्ताव पास गरी लाभांश घोषित गर्नेछ ।
७४. ऋणको रकम कट्टा गर्न सकिने : समितिले कुनै शेयरहोल्डरहरूलाई लाभांश बाँडदा सो शेयरहोल्डरबाट भुक्तानी म्यादको रकम वा अरु कुनै ऋणपत्रको रकम बाँकी भए सो तिन कर्पोरेशनले निजलाई कुनै औपचारिक भुक्तानी म्याद पठाएको वा नपठाएको जे भएतापनि लाभांशबाट कट्टा गर्न सक्नेछ ।
७५. लाभांशको बदला जायज्यथा दिन सकिने : (१) साधारण सभाले लाभांश घोषित गर्दा त्यस्तो लाभांशको सबै वा केही अंश वापत कुनै खास खास जायज्यथाहरू वितरण गर्ने निर्देश दिन सक्नेछ । त्यस्तो निर्णयलाई सचिवले कार्यान्वित गर्नु पर्छ ।
- (२) त्यस्तो वितरणको सम्बन्धमा कुनै कठिनाई आइपरेमा समितिले आफुले उचित देखेबमोजिमको समाधान गर्न सक्नेछ । खास गरेर समितिले त्यस्तो अवस्थामा खण्डी प्रमाणपत्रहरू निष्काशन गर्न, त्यस्तो खास खास जायज्यथाहरू वा त्यसको कुनै अंशको वितरणको निमित्त मूल्य निर्धारित गर्न र सबै पक्षहरूको हकलाई एकनास गरी मिलाउन, त्यसरी निर्धारित गरिएको मूल्यको आधारमा कुनै पनि शेयरहोल्डरलाई नगद भुक्तानी गर्ने गरी निर्णय गर्न सक्नेछ ।
७६. हुलाकद्वारा भुक्तानी : शेयरहरूको नगदीमा दिन पर्ने लाभांश, व्याज वा अरु रुपैयाँ सो शेयरहोल्डरको रजिष्टर भएको ठेगानामा संयुक्त शेयरहोल्डरहरू भए तिनीहरूमध्ये रजिष्टर किताबमा सबैभन्दा पहिले नाम हुने व्यक्तिको ठेगानामा वा त्यस्तो शेयरहोल्डर वा संयुक्त शेयरहोल्डरहरूले लिखत रूपमा दिइराखेको ठेगानामा सोभै हुलाकबाट पठाउन सकिनेछ ।
७७. संयुक्त शेयरहोल्डरहरूको लाभांश वा अरु रुपैयाँको रसिद : कुनै शेयरको संयुक्त होल्डरहरूमध्ये कुनै एकजनाले सो शेयर वापत बुभिलिएको लाभांश वा अरु रुपैयाँको रसिद गरी दिन सक्नेछ ।
७८. लाभांशको व्याज नपाउने : कसैले पनि कर्पोरेशनबाट लाभांशको व्याज पाउने छैन ।

७९. नामसारीले लाभांशको हकमा असर नपर्ने : कुनै शेयरको नामसारी गरिएको कारणले सो नामसारी रजिष्टर नगरिएसम्म सो शेयर लाभांश पाउने हक नामसारी गरी दिने व्यक्तिबाट नामसारी गरी लिने व्यक्तिमा सरेको मानिनेछैन ।
८०. दावी नगरेमा लाभांश : कसैले लाभांश घोषित भएको मितिले १ वर्षसम्ममा दावी नगरेमा समितिले सो लाभांश उपर कसैको दावी नपरेसम्म कर्पोरेशनको हित हुने काममा लगाउन सक्नेछ । लाभांश घोषित भएको मितिले ६ वर्षसम्म कसैले दावी नगरेमा समितिले सो लाभांश कर्पोरेशनको हितको निमित्त जफत गर्न सक्नेछ ।

परिच्छेद-१३

मुनाफालाई पूँजीमा परिणत गर्ने

८१. मुनाफालाई पूँजीमा परिणत गर्ने : (१) कर्पोरेशनले समितिको सिफारिसमा साधारण सभाद्वारा देहाय बमोजिम निर्णय गर्न सक्नेछ :-
- (क) तत्काल कर्पोरेशनका रिजर्भ खातामा वा लाभ र हानीको खातामा चढाएको वा वितरणको निमित्त उपलब्ध भएको रकमको कुनै अंश पूँजीमा परिणत गर्न वाञ्छनीय भन्ने, र
- (ख) खण्ड (क) मा लेखिए बमोजिमको रकम समान अनुपातका लाभांशमा वितरण गरिएमा सो पाउने भएका शेयरहोल्डरहरूमा उपनियम (२) मा लेखिएको तरिकामा वितरणको निमित्त खुला गरिदिनु भन्ने ।
- (२) उपनियम (१) को खण्ड (ख) मा लेखिएको रकम नगदमा भुक्तानी गरिने छैन । तर सम्बन्धित शेयरहोल्डरले लिई राखेको ऋणपत्रको तत्काल चुक्ती हुन बाँकी रहेको रकम चुक्ता गर्नमा लगाईनेछ ।
- (३) कर्पोरेशनबाट पास भएको प्रस्तावलाई समितिले कार्यान्वित गर्नुपर्छ ।
८२. समितिले विनियोजन इत्यादि गर्ने : नियम ८१ मा लेखिए बमोजिम पास भएको प्रस्तावलाई समितिले समय समयमा देहाय बमोजिम गर्नु पर्छ :-
- (क) पूँजीमा परिणत गर्ने गरी निर्णय गरिएको लाभांश नबाँडिएको मुनाफाका रकमहरूलाई विनियोजन गर्ने र काममा लगाउने,
- (ख) सामान्यतया त्यसलाई कार्यान्वित गर्न चाहिने सबै काम कार्यहरू गर्ने ।

परिच्छेद-१४

आर्थिक व्यवस्था

८३. **बजेट** : सचिवले हरेक वर्ष वैशाखको पहिलो सातामा आय व्ययको अनुमानित विवरण समितिका समक्ष प्रस्तुत गर्नुपर्छ ।
८४. **निकासा** : स्वीकृत बजेटमा परेका प्रत्येक रकमबाट नियमानुसार खर्च गर्नको निमित्त एक कलममा बढीमा १० हजार रुपैयाँको निकासा सचिवले दिन सक्नेछ । सो भन्दा बढीको निकासा समितिले दिनेछ ।
८५. **ठेक्का पट्टा वा योजना स्वीकृत सम्बन्धमा** : कर्पोरेशनलाई चाहिने कामको निमित्त कुनै ठेक्का पट्टा गर्दा वा कुनै योजना स्वीकार गर्दा सचिवले बढीमा रु २,०००/- दुई हजारसम्मको ठेक्का वा योजना स्वीकृत गर्न सक्नेछ । सो भन्दा माथिको चाहिँ समितिले गर्नेछ ।
८६. **मालसामान खरीद बिक्री** : कर्पोरेशनले मालसामान किन्नु, बिक्री गर्नु परेमा प्रचलित घटाघट वा बढाबढको नियम अनुसार गर्नुपर्नेछ ।
८७. **सवारीको उपयोग** : कर्पोरेशनको मोटर गाडीहरू र त्यस्तै सवारीहरू कर्पोरेशनको काममा मात्र प्रयोग गरिनेछ र त्यसको लगवुक तोकिए बमोजिम राख्नुपर्छ ।
८८. **समाचारपत्रको आदान प्रदान** : (१) विदेशी वा स्वदेशी समाचार पत्रहरूसँग गोरखापत्रको आदान प्रदान गर्ने अधिकार कर्पोरेशनलाई मात्र हुनेछ ।
(२) कर्पोरेशनको समाचारपत्र विदेशी वा स्वदेशी कुनै पुस्तकालय वा स्कूल वा सार्वजनिक संस्थामा निःशुल्क पठाउँदा वेश हुन्छ भन्ने लागेमा निःशुल्क दिन अथवा शुल्कको १० प्रतिशतसम्म छुट दिने अधिकार सचिवलाई हुनेछ ।

परिच्छेद-१५

हिसाब र लिखतहरू

८९. **हिसाब किताब राख्ने** : (१) समिति वा सचिवले कर्पोरेशनको कारोवार वास्तविक र दुरुस्त देखिने गरी हिसाब किताबहरू र लिखतहरू नेपाली भाषामा राख्नु राख्न लगाउनु पर्छ ।
(२) कर्पोरेशनको हिसाब किताब आफ्नो प्रधान कार्यालयमा समिति वा शेयरहोल्डरबाट निरीक्षण गर्न सकिने गरी राख्नु राख्न लगाउनु पर्छ ।
तर सो हिसाब किताबहरू कर्पोरेशनको साधारण सभाको अनुमतिले मात्र निरीक्षण गर्न पाउनेछ ।

(३) त्यस्तो हिसाब किताबहरू प्रधान कार्यालबाट हटाई अन्य सुरक्षित ठाउँमा राख्न सकिनेछ तर त्यसरी हटाउदा त्यसको कारणहरू सहितको सूचना नेपाल सरकारको सम्बन्धित विभागमा पठाउनुपर्छ ।

९०. लाभ हानीको खाता र बैलेन्स सीट : (१) प्रत्येक वर्ष समितिले अधिल्लो साधारण सभा भएको मितिले ९ महिना वा सो भन्दा अघिको मितिसम्मको र कर्पोरेशनको आफ्नो कारोबार वा सरोकार भएको हकमा १२ महिनासम्मको बैलेन्स सीट र लाभ हानीको खाताको तयार गरी वार्षिक साधारण सभामा पेश गर्नुपर्छ ।

(२) कर्पोरेशनको आर्थिक साल सचिवको सुझावमा समितिले निर्धारित गरे बमोजिम हुनेछ ।

(३) बैलेन्स सिट र लाभ हानीको खाताको साथमा अडिटरहरूको प्रतिवेदन पनि नत्थी गरीनेछ । त्यसरी नत्थी नगरेमा पुछ्यरमा त्यस्तो प्रतिवेदन उल्लेख गरिनेछ र सो प्रतिवेदन कर्पोरेशनको साधारण सभामा पढेर सुनाइनेछ । कुनै शेयरहोल्डरहरूले हेर्न चाहेमा हेर्न पाउनेछ ।

९१. समितिको प्रतिवेदन : समितिले प्रत्येक बैलेन्स सीट र लाभ हानीको खातामा कर्पोरेशनको अधिकृत पूँजी र त्यसको जायज्यथाको वास्तवीक र दुरुस्त स्थिति सो जायज्यथाको यथा सम्भव ठीक ठीक मुल्याङ्कन गरिएको तरिका साहु र आसामी हरूको पूरा विवरण देखाउनुपर्छ र त्यसको साथै आफ्नो प्रतिवेदनमा कर्पोरेशनको कारोबारको स्थिति र अवस्था, त्यस्तो, बैलेन्स सिट वा त्यसपछिको कुनै बैलेन्स सीटमा कुनै रकम रिजर्भको निमित्त राख्ने गरी सिफारिश गरेको भए सो कुरा शेयरहोल्डरहरूलाई लाभांशको रूपमा मुनाफाबाट कुनै रकम बाँड्ने गरी सिफारिश गरिएको भए सो कुरा समेत उल्लेख गरी पेश गर्नु पर्छ । सो प्रतिवेदन शेयरहोल्डरहरूबाट कर्पोरेशनको कारोबारको स्थितिको सराहना गराउन कारोबारमा लाभ हुने र कर्पोरेशनको आर्थिक वर्षमा त्यस्तो कारोबारमा अभिरुची हुने महत्वपूर्ण कुराहरू परिवर्तन हुने कुराहरूसमेत उल्लेख हुनुपर्छ । उपरोक्त खाता बैलेन्स सीट र प्रतिवेदन कमसेकम २ जना सञ्चालक तथा म्यानेजिङ्ग डाइरेक्टरको सही हुनुपर्छ ।

९२. लाभ हानीको खातामा रहने अरू कुराहरू : लाभ हानीको खातामा माथि लेखिएको विवरणहरूको अतिरिक्त सञ्चालकको पारिश्रमिक, म्यानेजिङ्ग डाइरेक्टरको तलब, कमिशन इत्यादि केहि दिइएको भए त्यसको विवरण सञ्चालकलाई दिएको फी, कर्पोरेशनका

कर्मचारीलाई दिएको तलब, ज्याला र अवमुल्यन (डिप्रिसिएसन) को निमित्त गरिएको व्यवस्थाको उल्लेख गरिनेछ।

९३. **शेयरहोल्डरहरूलाई प्रतिलिपि पठाउने** : सचिवले अडिटरहरूद्वारा लेखापरीक्षण भएका बैलेन्स सीट र लाभ हानीको खाताको छापिएको एक प्रतिलिपिमा त्यसको साथमा अडिटरहरूको र समितिको प्रतिवेदन राखी साधारण सभा हुने कमसेकम ७ दिन अगावै कर्पोरेशनका प्रत्येक शेयरहोल्डरकहाँ सूचना पठाउनु पर्छ।
९४. **बैलेन्स सीटको प्रतिलिपि दाखिल गर्ने** : बैलेन्स सीट र लाभ हानीको खाता कर्पोरेशनको साधारण सभामा पेश भैसकेपछि त्यसको एक प्रतिलिपिमा म्यानेजिङ्ग डाइरेक्टर र सञ्चालकहरूको दस्तखत गरी त्यसको साथमा शेयर होल्डरहरूको लिष्टको १ प्रति राखी नेपाल सरकारको सम्बन्धित विभागमा दाखिला गर्नुपर्छ।

परिच्छेद-१६

अडिटरहरूको काम कर्तव्य

९५. **अडिटरहरूको कर्तव्य र अधिकार** : (१) ऐनको अधिनमा रही प्रत्येक अडिटरले आफ्नो कर्तव्य पालनको निमित्त आवश्यक भएका सूचना र स्पष्टीकरण कर्पोरेशनको सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर र अरू कर्मचारीहरूबाट माग्न सक्नेछ।
- (२) ऐनको दफा २७ को उपदफा (४) बमोजिम अडिटरले प्रतिवेदन पेश गर्दा देहायका कुराहरू समेत उल्लेख गर्नु पर्नेछ :
- (क) त्यस्तो बैलेन्ससीट र लाभ हानीको खाता कर्पोरेशनको हिसाब किताबहरू संग मेल खान्छ खाँदैन र कर्पोरेशनको वास्तविक र दुरुस्त स्थिति देखिने गरी तैयार गरिएको छ छैन,
- (ख) सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर वा कर्पोरेशनको अरू कुनै कर्मचारीले अनुचित काम गरेको छ छैन।
- (३) आफूले लेखापरीक्षण गरी प्रतिवेदन दिएमा अडिटरलाई हिसाबहरू पेश हुने साधारण सभाको सूचना प्राप्त हुनेछ र निज सो सभामा उपस्थित हुन पाउनेछ। सो सभा हुँदा निजले आफूले लेखापरीक्षण गरेको हिसाबहरूको सम्बन्धमा मागिएबमोजिम सबै सूचनाहरू दिनुपर्छ।

९६. हिसाबको काम हुने अवस्था : कर्पोरेशनको प्रत्येक हिसाब लेखा परिक्षण भै साधारण सभाबाट स्वीकृति दिएपछि सो स्वीकृति भएका मितिले ३ महिनाभित्र सो हिसाबमा कुनै त्रुटी फेला परेमा बाहेक अन्तिम हुनेछ। उक्त ३ महिनाको अवधिभित्र कुनै त्रुटी फेला परेमा सो त्रुटी सच्याए पछि सो हिसाब अन्तिम हुनेछ।

परिच्छेद- १७

लिखत र सूचनाहरू पठाउने

९७. शेयरहोल्डरहरू छेउ सूचना र लिखतहरू पठाउने तरीका : (१) कर्पोरेशनले कुनै शेयरहोल्डर छेउ कुनै लिखत बुझाउनु पर्दा निजकै हातमा बुझाई दिन वा निजको रजिष्टर भएको ठेगानामा वा सो नभए कर्पोरेशनलाई दिई राखेको ठेगानामा हुलाकद्वारा पठाउन सक्नेछ।

(२) उपनियम (१) बमोजिम कुनै लिखत हुलाकद्वारा पठाउदा रीतपूर्वक नाम ठेगाना लेखी लाग्ने हुलाक महसुल तिरी टिकट टाँसी सो लिखत हुलाक अड्डामा छोडी दिएपछि पठाइएको मानीनेछ। शेयरहोल्डरले त्यस्तो लिखत हुलाकद्वारा रजिष्टर गरी पठाउनुपर्छ भनि त्यसको निमित्त चाहिने पर्याप्त खर्चको रुपैयाँ कर्पोरेशनको कार्यालयमा जम्मा गरी राखेको भए निजको नाममा सोही बमोजिम गरी नपठाएमा निजलाई बुझाएको मानिनेछैन। तर त्यस्तो लिखत सभाको सूचनाको सम्बन्धमा भए समितिबाट सो सूचनापत्र हुलाकमा छोडेको दश दिन बितेपछि बुझाईएको मानिनेछ।

९८. संयुक्त शेयरहोल्डरहरूलाई सूचना : कर्पोरेशनका कुनै शेयरका संयुक्त शेयर होल्डरहरूलाई कुनै लिखत बुझाउनु पर्दा सो संयुक्त शेयरहोल्डरहरू मध्ये जसको नाम कर्पोरेशनको रजिष्टरमा सबैभन्दा पहिले लेखिएकोछ निजलाई सूचना पठाइदिए वा बुझाइदिए पर्याप्त हुनेछ।

९९. हकवाला वा प्रतिनिधिलाई सूचना दिने : कुनै शेयरहोल्डरको मृत्यु भई वा टाट उल्टी वा शेयरको हकवालालाई कुनै लिखत बुझाउनु पर्दा कर्पोरेशनले निजको नाम, दर्जा र हकवाला वा प्रतिनिधिको नाम, दर्जा लेखी वा हकवाला वा प्रतिनिधिले कुनै ठेगाना दिई राखेको भए सो ठेगानामा लेखी हुलाकद्वारा पठाउनेछ। सो नभए प्रमुख दैनिक पत्रिकामा त्यस्तो लिखत प्रकाशित गरिनेछ।

१००. नामसारी गरी लिने व्यक्तिहरू : नामसारीद्वारा वा कानून बमोजिम कुनै शेयरको हक पाउने व्यक्ति सो शेयरको सम्बन्धमा दिइने प्रत्येक सूचनाप्रति जवाफदेहि हुनेछ। निजको नाम र ठेगाना रजिष्टर किताबमा चढाएको छैन भने त्यस्तो सूचना शेयरको हक छोड्ने व्यक्तिलाई रीतपूर्वक दिइनेछ।
१०१. शेयरहोल्डरको मृत्यु भए तापनि निजको नाममा पठाइएको सूचना मान्य हुने : (१) कुनै शेयरहोल्डरको नाममा वा अरू व्यक्तिहरूसँग संयुक्त रूपमा रजिष्टर भई राखेको शेयरको सम्बन्धमा सो शेयरहोल्डरको रजिष्टर भएको ठेगानामा बुझाई दिएको वा हुलाकद्वारा पठाईएको लिखत वा सूचना तत्काल सो शेयरहोल्डरको मृत्यु भई त्यसको सूचना कर्पोरेशनले पाए वा नपाए तापनि निजको ठाउँमा अरू व्यक्तिको नाम शेयरहोल्डर वा संयुक्त शेयरहोल्डरको हैसियतमा रजिष्टर भै सकेकोमा बाहेक रीतपूर्वक पठाइएको मानिनेछ। त्यसरी पठाईएको सूचना वा लिखतलाई यो ऐनको प्रयोजनको निमित्त निजको हकवाला, निजको प्रतिनिधि र त्यस्तो शेयरसंग संयुक्त रूपमा सरोकार भएका व्यक्तिहरू सबैलाई पठाइएको मानिनेछ।
- (२) उपनियम (१) बमोजिम कर्पोरेशनले दिने सूचनामा सहिछाप पनि गरिनेछ।
१०२. म्यानेजिङ्ग डाइरेक्टरको अनुमति बिना शेयरहोल्डरहरू कर्पोरेशनको घर जग्गाभित्र प्रवेश गर्न नपाउने : सञ्चालक बाहेक कुनै शेयरहोल्डरले वा कर्मचारीले तत्काल सो कर्पोरेशनको म्यानेजिङ्ग डाइरेक्टरको अनुमति बिना कर्पोरेशनको घर जग्गा भित्र प्रवेश गर्न वा त्यस्तो घर जग्गा वा सम्पत्तिहरूको निरीक्षण गर्न वा कर्पोरेशनको व्यापार, व्यापार रहस्य, गोप्य किसिमको कुनै कुरा वा कर्पोरेशनको व्यवसायको सञ्चालकसँग सम्बन्धित जुनसुकै कुरा सर्व साधारण जनतामा प्रकट गर्न, कर्पोरेशनको हितको लागि वाञ्छनीय लागेका अरू कुराहरू बारेको कुनै विवरणको सूचना लिन वा खोजी गर्न पाउनेछैन।
१०३. जायज्यथाको विवरण : कर्पोरेशनको विघटन भएमा त्यसबाट उपलब्ध रहेको जायज्यथा शेयरहोल्डरहरूलाई पूरा पूँजि फिर्ता दिन अपर्याप्त भएमा सबै शेयरहोल्डरहरूले सो विघटन प्रारम्भ भएको मितिमा निजहरूको नाउँको रहेको शेयरहरू वापत भुक्तानी पाउनु पर्ने रकमको अनुमतिमा बराबर नोक्सानी व्यहोर्ने गरी त्यस्तो जायज्यथाको वितरण गरिनेछ।
१०४. कर्पोरेशनको कोषबाट दायित्वहरूको पूर्ति : कर्पोरेशनको सञ्चालक, म्यानेजिङ्ग डाइरेक्टर, कर्मचारी वा अडिटरको काममा लगाइएका कुनै व्यक्तिले त्यसरी संचालक, म्यानेजिङ्ग डाइरेक्टर, कर्मचारी वा अडिटर भई कर्पोरेशनको तर्फबाट कुनै देवानी वा फौजदारी मुद्दामा

प्रतिरक्षा गर्न वा यस ऐन अन्तर्गत परेको निवेदन पत्रको सम्बन्धमा अदालतबाट निजको पक्षमा फैसला भएमा वा निजलाई फुर्सद दिएमा निजले व्यहोर्न परेको दायित्वहरू वापत कर्पोरेशनको कोषबाट पूर्ति गरिनेछ ।

परिच्छेद-१८

विविध

१०५. कर्पोरेशनका कर्मचारीहरूको सेवा शर्त : कर्पोरेशनका कर्मचारीहरूको नियुक्ति, पदोन्नति सेवाका शर्तहरू, मेहनताना (तलब भत्ता) र अन्य सुविधाहरूको हकमा कर्पोरेशनले विनियमहरू बनाउन सक्नेछ ।
१०६. कर्पोरेशनको व्यवस्था : (१) समितिको आदेश र निर्देशनको अधिनमा रही कर्पोरेशनको दैनिक प्रशासन र व्यवस्था सम्बन्धी समस्त कामको उत्तरदायित्व समितिको सचिवको हैसियतले समेत म्यानेजिङ्ग डाइरेक्टरमा रहनेछ ।
- (२) म्यानेजिङ्ग डाइरेक्टरको सेवाको शर्त, मेहनताना र अन्य सुविधाहरू विनियममा तोकिए बमोजिम हुनेछ ।

दृष्टव्य : केही नेपाल कानून (संशोधन) ऐन २०२४ द्वारा रूपान्तर भएका शब्दहरू: "अफिस", "गजेटेड" र "रिपोर्ट" को सट्टा "कार्यालय" "राजपत्राङ्कित" र "प्रतिवेदन" ।

अनुसूची

(नियम ३१ सँग सम्बन्धित)

प्रमाणपत्र नम्बर

शेयरकित्ता

शेयर नम्बरदेखि.....

गोरखापत्र कर्पोरेशन

शेयरको प्रमाणपत्र

(गोरखापत्र कर्पोरेशन ऐन, २०१९ अनुसार स्थापित)

अधिकृत पूँजी १०,००,०००।-

हाल निश्काशित पूँजी ३,००,०००।-

ने. रु. १०।- दरले शेयर कित्ता ३०,०००।- मा विभाजित

गोरखापत्र कर्पोरेशनको रु.१०।- दरको..... नम्बर देखि..... नम्बर

सम्मको शेयर कित्ता.....को नाममा दर्ता भएको हुनाले गोरखापत्र कर्पोरेशनको छाप लागेको

प्रमाणपत्र दिने काम भएको छ ।

काठमाडौं ।

२०२ साल..... गते रोज.....

संचालकहरू सचिव